



धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड

DHAULAGIRI LAGHUBITTA BITTIYA SANSTHA LIMITED

नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था

केन्द्रीय कार्यालय, बागलुङ

फोन नं. ९७७-०६६-५२०९०५/५२८३५९

कर्जाको ब्याजदर सम्बन्धि सूचना !!!

मिति २०८२/०९/३०

नेपाल राष्ट्र बैंकबाट घ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०८१ को निर्देशन नं.१४को बुदा नं. २ मा कर्जाको ब्याजदर सम्बन्धी व्यवस्थामा भएको संशोधन बमोजिम यस संस्थाको असोज देखि मंसिर सम्मको औषत आधारदर १३.६९ रहेको र उक्त औषत आधारदरमा ३ प्रतिशत प्रिमियम थप गर्दा १६.६९ प्रतिशत हुन जाने तथा २०८२ मंसिर महिनाको वाणिज्य बैंकहरूको औषत आधारदर ५.३८ प्रतिशत रहेकोमा उक्त औषत आधारदर ५.३८ मा ९ प्रतिशत प्रिमियम थप गर्दा १४.३८ प्रतिशत रहने हुँदा संस्थाबाट २०८२ माघ १ गते देखि चैत्र मसान्तसम्म प्रवाह हुने कर्जामा संस्थाले लिने वार्षिक ब्याजदर तपशिल बमोजिम कायम गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवाला तथा ग्राहक सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

क्र.सं.	कर्जाको प्रकार	परिवर्तनशिल ब्याजदर (आधार दर + प्रिमियम)			स्थिर ब्याजदर %
		आधारदर %	प्रिमियम %	ब्याजदर %	
१	साधारण कर्जा	१३.६९	०.६९	१४.३८	१४.३८
२	मौपमी कर्जा	१३.६९	०.६९	१४.३८	१४.३८
३	बैकल्पिक उर्जा कर्जा	१३.६९	०.६९	१४.३८	१४.३८
४	धौलागिरी स्वरोजगार कर्जा	१३.६९	०.६९	१४.३८	१४.३८
५	व्यवसाय कर्जा	१३.६९	०.६९	१४.३८	१४.३८
६	अनुशासन कर्जा	१३.६९	०.६९	१४.३८	१४.३८
७	धितो कर्जा	१३.६९	०.६९	१४.३८	१४.३८

नोट :

- नियामक निकाय नेपाल राष्ट्रबैंकबाट जारी निर्देशन अनुसार आधारदर समय समयमा परिवर्तन हुनसक्ने भएकोले उल्लेखित ब्याजदरहरू समेत आवधिक रुपमा परिवर्तन हुनेछ ।
- यस वित्तीय संस्थाले मिति २०८२/०४/०१ भन्दा अगाडी प्रवाह भई हाल बक्यौता रहेको कर्जाको हकमा ब्याजदर वार्षिक १५ प्रतिशत नै कायम रहनेछ ।
- ग्राहक सदस्यहरूले कर्जा माग गर्दा परिवर्तनशिल ब्याजदर वा स्थिर ब्याजदर मध्ये कुनै एक ब्याजदर छनोट गर्न सक्नेछन् ।
- परिवर्तनशिल ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जा प्रस्तावपत्र/कर्जा माग फाराम र तमसुकमा उल्लेख गरिएको प्रिमियमदर कर्जा भुक्तानी अवधिभर परिवर्तन हुने छैन ।
- स्थिर ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जा कर्जा प्रस्तावपत्र/कर्जा माग फाराम र तमसुकमा उल्लेख गरिएको ब्याजदर कर्जा भुक्तानी अवधिभर परिवर्तन हुने छैन ।
- सदस्यको बचत खातामा प्रदान गरिने ब्याज वार्षिक ७.५० प्रतिशत देखि अधिकतम ८.३७ प्रतिशत कायम रहेको छ ।
- अन्य व्यवस्था तथा शर्तहरू नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन बमोजिम हुनेछ ।

